

# जग्गा (नाप जाँच) नियमावली, २०५८

(मिति २०७५ साल बैशाख मसान्तसम्म भएका संशोधन समेत मिलाइएको)



नेपाल सरकार

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

सिंहदरबार

# जग्गा (नाप जाँच) नियमावली, २०५८

नेपाल राजपत्रमा प्रकाशित मिति  
२०५८।३।२८

## संशोधन

जग्गा (नाप जाँच) (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०

जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यी नियमहरू बनाएकोछ ।

## परिच्छेद - १

### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “जग्गा (नाप जाँच) नियमावली, २०५८” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

- (क) “ऐन” भन्नाले जग्गा (नाप जाँच) ऐन, २०१९ सम्भन्नु पर्छ ।
- (ख) “नापी टोली” भन्नाले नापी गोश्वारा अन्तर्गत रही जग्गा नाप जाँच गर्ने नापी टोली सम्भन्नु पर्छ ।
- (ग) “पुनः नाप जाँच” भन्नाले पहिले नै नाप जाँच भइसकेको क्षेत्रमा पुनः गरिने नाप जाँच सम्भन्नु पर्छ ।
- (घ) “नापी गोश्वारा” भन्नाले विभाग अन्तर्गतको जग्गा नाप जाँच गर्ने नापी गोश्वारा वा नापी कार्यालय सम्भन्नु पर्छ ।
- (ङ) “समिति” भन्नाले नियम ११ को उपनियम (१) बमोजिमको छुट जग्गा दर्ता सिफारिस समिति सम्भन्नु पर्छ ।
- (च) “नापी अधिकृत” भन्नाले ऐनको दफा ३ को उपदफा (१) बमोजिम जग्गा नाप जाँच गराउने नापी गोश्वाराका प्रमुख नापी अधिकृत वा नापी अधिकृत सम्भन्नु पर्छ र सो शब्दले नाप नक्सा र श्रेस्ता अद्यावधिक गर्ने नापी शाखाका नापी अधिकृत समेतलाई जनाउँछ ।
- (छ) “नापी शाखा” भन्नाले नाप नक्सा र श्रेस्ता अद्यावधिक गर्ने नापी शाखा सम्भन्नु पर्छ ।
- (ज) “टोली प्रमुख” भन्नाले नापी टोलीको टोली प्रमुख सम्भन्नु पर्छ ।
- (झ) “विभाग” भन्नाले नापी विभाग सम्भन्नु पर्छ ।

- (ज) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्भन्तु पर्छ ।  
 (ट) “अनुमतिपत्र” भन्नाले नियम २६ को उपनियम (२) बमोजिम नाप नक्साको काम गर्न दिइएको अनुमतिपत्र सम्भन्तु पर्छ ।

परिच्छेद-२

जग्गा नाप जाँच सम्बन्धी व्यवस्था

३. जग्गा नाप जाँच गर्न सूचना प्रकाशन गर्नु पर्ने : (१) ऐनको दफा ३ को उपदफा (१) बमोजिम नेपाल सरकारले नेपाल भित्रको सम्पूर्ण वा कुनै क्षेत्रमा जग्गा नाप जाँच गर्न आदेश जारी गरेपछि नापी टोलीले अनुसूची-१ बमोजिम नाप जाँच गर्ने क्षेत्र र नाप जाँच शुरु गरिने मिति सहितको सूचना सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिको सम्बन्धित वडाको कुनै स्थानमा सबैले देखने किसिमले प्रकाशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूचनाको एक प्रति नापी टोलीले सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिलाई समेत पठाउनु पर्नेछ ।

४. जग्गा नाप जाँच गर्ने : (१) नियम ३ बमोजिम सूचना प्रकाशन भएपछि जग्गा नाप जाँच गर्न तोकिएको दिनमा ऐनको दफा ६ को उपदफा (५) बमोजिम सम्बन्धित जग्गाका जग्गावाला वा मोहीले आफ्नो हकभोगको प्रमाण सहित आफै वा आफ्नो प्रतिनिधि पठाई नापी टोलीको मुकाममा उपस्थित भई सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिका प्रतिनिधि र संधियार समेतको रोहवरमा आ-आफ्नो प्रत्येक कित्ता जग्गाको साँध सिमाना एकीन गरी सीमा चिन्ह लगाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम साँध सिमाना यकीन गरी सीमा चिन्ह लगाएपछि जग्गाको नाप जाँच गरी कुनै एक वडा अन्तर्गत एक नक्सा सिटको नाप नक्साको काम समाप्त भएपछि नापी टोलीले अनुसूची-२ बमोजिमको सात दिने सूचना प्रकाशन गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्रकाशित सूचनाको म्यादभित्र कसैको दावी उजुर नपरेमा नापी टोलीले सम्बन्धित जग्गावाला वा मोहीको हकभोगको प्रमाण र मौजुदा श्रेस्ता समेत भिडाई त्यस्तो जग्गा अनुसूची-३ बमोजिमको ढाँचामा क्षेत्रीय किताबमा दर्ता गर्नु पर्नेछ ।

(४) जमीन तल्ला वा माथिल्लो तल्लाहरुमा वा एकै तल्लामा पृथक पृथक स्वामित्व भएको घर जग्गा नाप जाँच गरी उपनियम (३) बमोजिमको क्षेत्रीय कितावमा दर्ता गर्दा त्यस्तो पृथक पृथक स्वामित्व भएको घर जग्गा अनुसूची-४ बमोजिमको ढाँचामा दर्ता गर्नु पर्नेछ ।

→ पहिलो संशोधनद्वारा फिर्किएको ।

५. उजूरी र निर्णय : (१) नियम ४ को उपनियम (२) बमोजिम प्रकाशित सूचनामा चित्त नबुझ्ने व्यक्तिले अनुसूची-५ बमोजिमको ढाँचामा नापी टोली समक्ष उजूरी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम पर्न आएको उजूरी उपर छानविन गर्दा तेरो मेरो सम्बन्धी प्रश्न उठेकोमा बाहेक नापी टोलीले सो सम्बन्धमा पन्ध्र दिनभित्र निर्णय गर्नु पर्नेछ ।

६. दोस्रो पटक सूचना प्रकाशन गर्नुपर्ने : (१) नियम ४ बमोजिम जग्गा नाप जाँच हुँदा जग्गा दर्ता गराउन उपस्थित नहुने वा प्रतिनिधि पनि नपठाउने जग्गावाला र मोहीलाई नापी टोलीले जग्गा दर्ता गर्न आउनको लागि दर्ता हुन बाँकी रहेका कित्ता नम्बर समेत खोली अनुसूची-६ बमोजिमको ढाँचामा दोस्रो पटक पन्ध्र दिने सूचना प्रकाशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको म्यादभित्र जग्गाधनी वा निजको प्रतिनिधि उपस्थित हुन आएमा हकभोगको प्रमाण र मौजुदा शेस्ता समेत भिडाई नापी टोलीले प्रति कित्ता पाँच रुपैयाँ जरिवाना गरी सो जग्गा सम्बन्धित व्यक्तिका नाउँमा क्षेत्रीय कित्तावमा दर्ता गर्न सक्नेछ ।

(३) उपनियम (१) बमोजिम दोस्रो पटक दिइएको म्यादभित्र पनि जग्गा दर्ता गराउन उपस्थित नहुने वा आफ्नो प्रतिनिधि पनि नपठाउने जग्गावालाको जग्गा मौजुदा शेस्तामा भएको विवरण भिडाई वडा समितिका एकजना प्रतिनिधिको रोहवरमा नापी टोलीले क्षेत्रीय कित्तावमा दर्ता गरिदिन सक्नेछ ।

७. अस्थायी दर्ता सम्बन्धी व्यवस्था : (१) पुनः नाप जाँच बाहेक कुनै जग्गा नाप जाँच हुँदा दुई वा दुई भन्दा बढी व्यक्तिहरुको बीचमा तेरो मेरो सम्बन्धी प्रश्न उठेमा नापी टोलीले सम्बन्धित पक्षहरुबाट आवश्यक प्रमाण वुझी निर्णयका लागि नापी गोश्वारामा पेश गर्नेछ ।

(२) उपनियम (१) बमोजिम निर्णयको लागि पेश हुन आएमा सम्बन्धित नापी गोश्वाराले आवश्यक जाँचवुझ गरी तीस दिनभित्र त्यस्तो जग्गा जुन पक्षको प्रमाण बलियो देखिन्छ सोही पक्षको नाममा अदालतबाट अन्तिम निर्णय भै नआएसम्मका लागि क्षेत्रीय कित्तावमा अस्थायी दर्ता गर्ने निर्णय गर्नेछ ।

८. गाउँ विकास समिति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट्याउने : (१) ऐनको दफा ५ बमोजिम गाउँ विकास समिति वा नगरपालिकाको क्षेत्र वा वडाको साँघ सिमाना छुट्याउँदा नापी टोलीले त्यसरी सिमाना छुट्याउन तोकिएको दिनमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको प्रतिनिधि उपस्थित हुनु पर्ने व्यहोराको सूचना नापी टोली मुकाममा टाँस गरी सो सूचनाको एक प्रति जानकारीको लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकामा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइएको सूचना बमोजिम उपस्थित हुन आएका गाउँ विकास समिति वा नगरपालिकाका प्रतिनिधिले देखाएको साँध सिमानाको आधारमा नापी टोलीले गाउँ विकास समिति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट्याउनेछ ।

(३) उपनियम (२) बमोजिम सिमाना छुट्याउँदा दुई वा दुईभन्दा वढी नगरपालिका, गाउँ विकास समिति वा वडाको बीच विवाद उठेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको र दुई वा दुईभन्दा वढी अञ्चल र जिल्लाको बीच विवाद उठेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिशमा स्थानीय विकास मन्त्रालयको निर्णय बमोजिम सिमाना छुट्याउनु पर्नेछ ।

९. जग्गाको क्षेत्रफल निकाल्ने र संशोधन गर्ने : (१) ऐनको दफा ४ को उपदफा (१) बमोजिम नाप जाँच भएको जग्गाको क्षेत्रफल अनुसूची-७ बमोजिमको ढाँचामा निकाली कायम गरिनेछ ।

(२) उपनियम (१) बमोजिम कायम भएको क्षेत्रफलका सम्बन्धमा कसैको निवेदन परी वा कुनै व्यहोराले घटी वढी देखिन आएमा सम्बन्धित नापी गोश्वाराले आवश्यक जाँचवृत्त गरी क्षेत्रफल सच्याई सोको जानकारी सम्बन्धित जग्गावालालाई समेत दिनु पर्नेछ ।

१०. छुट जग्गा दर्ता सम्बन्धी व्यवस्था : (१) नाप जाँच हुँदा कुनै जग्गा नाप जाँच हुन छुट भएको वा नाप जाँच भए तापनि दर्ता हुन छुट भएमा सम्बन्धित व्यक्तिले त्यस्तो जग्गा नाप जाँच वा दर्ता गर्नका लागि आवश्यक कागजात सहित नापी गोश्वारामा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा नापी गोश्वाराले सो निवेदन नियम ११ बमोजिमको समिति समक्ष पेश गरी सो समितिको सिफारिस बमोजिम गर्नु पर्नेछ ।

(३) यस नियम बमोजिम कुनै नगरपालिकाको वडा वा गाउँ विकास समितिमा जग्गा नाप जाँचको काम शुरु भएपछि सो वडा वा गाउँ विकास समितिको क्षेत्रभित्र छुट जग्गा दर्ताका लागि कारवाही चली निर्णय हुन बाँकी रहेका मिसिल मालपोत कार्यालयले आवश्यक कारवाहीका लागि सम्बन्धित नापी गोश्वारामा पठाउनु पर्नेछ ।

११. छुट जग्गा दर्ता सिफारिस समितिको गठन : (१) नियम १० को उपनियम (२) को प्रयोजनको लागि नापी गोश्वारा रहेको जिल्लामा देहाय बमोजिमको छुट जग्गा दर्ता सिफारिस समिति रहनेछ :-

- |     |                        |           |
|-----|------------------------|-----------|
| (क) | नापी गोश्वाराको प्रमुख | - अध्यक्ष |
| (ख) | मालपोत अधिकृत          | - सदस्य   |

- (ग) जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधि - सदस्य
- (घ) जिल्ला वन कार्यालयको अधिकृत प्रतिनिधि - सदस्य
- (ङ) सम्बन्धित गाउँ विकास समितिको अध्यक्ष वा नगरपालिकाको सम्बन्धित वडा अध्यक्ष - सदस्य

(२) उपनियम (१) बमोजिम गठित समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।

१२. दर्ता श्रेस्ता मिलाउन सक्ने : (१) ऐनको दफा ६घ. बमोजिम साविकको बाटो वा कुलो परिवर्तन भएमा वा सम्बन्धित व्यक्तिले आफ्नो जग्गा छोडी बाटो वा कुलो विस्तार गरेको कारणले साविकको बाटो वा कुलो प्रयोगमा नआउने अवस्था परी साविकको दर्ता श्रेस्तामा फरक परी सो सच्याउन चाहेमा सम्बन्धित व्यक्तिले नापी गोश्वारा समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा सम्बन्धित नापी गोश्वाराले सो निवेदन नियम ११ बमोजिमको समितिमा पेश गर्नेछ ।

(३) उपनियम (२) बमोजिम पेश हुन आएको निवेदन उपर सो समितिले आवश्यक जाँचबुझ गरी सिफारिस गरे बमोजिम नापी गोश्वाराले दर्ता श्रेस्ता मिलाउनेछ ।

१३. सरकारी वा सार्वजनिक जग्गासँग जोडिएको जग्गाको क्षेत्रफल कायम गर्ने : ऐनको दफा ७ को उपदफा (२) को प्रयोजनको लागि सरकारी वा सार्वजनिक जग्गासँग जोडिएको व्यक्तिको जग्गा घटी वढी सम्बन्धमा विवाद देखिएमा नियम ११ बमोजिमको समितिमा पेश गरी सो समितिले सिफारिस गरे बमोजिम क्षेत्रफल कायम गर्नु पर्नेछ ।

१४. जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्ने : (१) जग्गा नाप जाँचको काम समाप्त भएपछि नापी अधिकृतले क्षेत्रीय कितावको आधारमा अनुसूची-८ बमोजिमको ढाँचामा कित्ता श्रेस्ता दुई प्रति र अनुसूची-९ बमोजिमको ढाँचामा जग्गाधनी दर्ता श्रेस्ता तयार गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमका श्रेस्ताहरु तयार गरेपछि नापी अधिकृतले अनुसूची-१० बमोजिमको ढाँचामा जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी त्यस्तो जग्गा धनी दर्ता प्रमाण पूर्जा सम्बन्धित जग्गावाला वा निजको प्रतिनिधिलाई दिनु पर्नेछ ।

(३) कुनै घरको जमीन तल्ला, माथिल्लो तल्ला वा एकै तल्लामा पृथक पृथक स्वामित्व भएमा त्यस्तो पृथक पृथक स्वामित्वमा रहेका तल्लाहरुको अनुसूची-११ बमोजिमको ढाँचामा पृथक पृथक जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी सम्बन्धित जग्गावाला वा निजको प्रतिनिधिलाई दिनु पर्नेछ ।

(४) उपनियम (२) वा (३) बमोजिम कसैले जग्गाधनी दर्ता प्रमाण पूर्जा नपाएमा वा पाए पनि त्यसमा चित्त नवुभेमा सोको कारण सहित सोही क्षेत्रको जग्गाधनी दर्ता प्रमाण पूर्जाको वितरण प्रारम्भ भएको मितिले वा जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएको मितिले साठी दिनभित्र सम्बन्धित नापी गोश्वारामा उजूर गर्न सक्नेछ ।

(५) उपनियम (४) बमोजिम पर्न आएको उजुरीमा आवश्यक छानविन गरी नापी गोश्वाराले जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्ने भए जग्गा धनी दर्ता प्रमाण पूर्जा दिनु पर्नेछ र सच्याउनु पर्ने भए सच्याई अर्को जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्नेछ ।

(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (४) बमोजिम परेको निवेदनमा छानविन गर्दा ऐनको दफा ६ को उपदफा (७) बमोजिम हकभोग वा तेरो मेरो सम्बन्धी प्रश्न उठेको कारणबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा दिन वा सच्याउन नमिल्ने भए अदालतबाट सो कुराको निर्णय भई आएका वखत सोही बमोजिम हुने व्यहोरा स्पष्ट रूपमा खुलाई नापी गोश्वाराले उजूरवालालाई तुरुन्त निस्सा दिनु पर्नेछ ।

१५. सरकारी जग्गा वा सार्वजनिक जग्गाको दर्ता : (१) ऐनको दफा ८ को उपदफा (४) बमोजिम सरकारी जग्गा देहाय बमोजिम दर्ता गर्नु पर्नेछ :-

(क) स्वामित्व खुलेको प्रमाण भई वा नभई सरकारी कार्यालयले भोग गरिरहेको जग्गा सोही प्रमाण वा भोगको आधारमा सम्बन्धित कार्यालयको नाममा,

(ख) सरकारी वन क्षेत्रको जग्गा नेपाल सरकारको नाममा,

(ग) खण्ड (क) र (ख) मा उल्लेख भए देखि बाहेक अन्य सरकारी जग्गा नेपाल सरकारको नाममा ।

(२) उपनियम (१) बमोजिम सरकारी जग्गाको दर्ता गर्ने कार्यमा सरकारी कार्यालय वा गाउँ विकास समिति वा नगरपालिकाले आफ्नो प्रतिनिधि पठाई आवश्यक सहयोग गर्नु पर्नेछ ।

(३) ऐनको दफा ४ बमोजिम सार्वजनिक जग्गा दर्ता गर्दा क्षेत्रीय कितावको विरहमा जग्गाको प्रकृति तथा विवरण स्पष्टसँग उल्लेख गरी जग्गा धनीको महलमा सार्वजनिक जग्गा भनी जनाउनु पर्नेछ ।

(४) उपनियम (१) र (३) बमोजिम जग्गा दर्ता गरेपछि नापी गोश्वाराले जग्गा धनी दर्ता प्रमाण पूर्जा तयार गरी सरकारी कार्यालयले भोग चलन गरेको जग्गा भए सोही कार्यालयमा र अन्य सरकारी वा सार्वजनिक जग्गा भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ ।

(५) साविकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नाप जाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरवास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रूपमा दर्ता गर्नु पर्नेछ ।

(६) नियन्त्रण विन्दुको आधारमा नाप जाँच भएका क्षेत्रहरू बाहेक अन्य क्षेत्रमा स्थलरूप नाप नक्साको आधारमा सरकारी वा सार्वजनिक जग्गाको स्रेस्ता तयार गरी राख्नु पर्नेछ ।

१६. मौजुदा दर्ता स्रेस्ता भिडाई जग्गा दर्ता गर्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि एकपटक नाप जाँच भई दर्ता स्रेस्ता तयार भईसकेको जग्गामा पुनः नाप जाँच हुँदा दुई वा दुई भन्दा वढी व्यक्तिहरूको बीच तेरो मेरो सम्बन्धी प्रश्न उठेमा नापी गोश्वाराले मौजुदा दर्ता स्रेस्ता भिडाई जग्गा दर्ता गर्नु पर्नेछ ।

(२) एकपटक नाप जाँच भै व्यक्तिको नाउँमा दर्ता कायम रहेको जग्गामा पुनः नापी हुँदा खोला पसी जग्गाको स्थिति परिवर्तन भएको रहेछ भने क्षेत्रीय कितावको विरहमा खोला वा वगर उल्लेख गरी उक्त कितावको कैफियत महलमा सम्बन्धित जग्गाधनीको स्वामित्व भएको व्यहोरा प्रमाणित गरी राख्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्रमाणित भएको जग्गामा पछि खोलाले छाडी उकास हुन आएको भनी सम्बन्धित व्यक्तिले निवेदन दिएमा नापी शाखाले आवश्यक कुराहरू बुझी साविक बमोजिम सम्बन्धित व्यक्तिका नाउँमा स्रेस्ता कायम गरी मालपोत कार्यालयलाई जानकारी दिनु पर्नेछ ।

१७. आवश्यक सुधार गर्न सक्ने : (१) ऐन तथा यस नियमावली बमोजिम कित्ता स्रेस्ता वा जग्गाधनी दर्ता स्रेस्ता तयार गर्दा व्यक्तिको नाम, थर, वतन, उमेर, तीनपुस्ते, जग्गाको कित्ता नम्बर, क्षेत्रफल वा किसिम फरक परेकोले सुधार गरी पाउन निवेदन दिएमा नापी अधिकृतले आवश्यक कुराहरू जाँचबुझ गरी स्रेस्ता मिलाउनु पर्नेछ ।

(२) नापजाँच गर्दाको अवस्थामा जग्गाको वास्तविक स्थिति र नक्सामा प्राविधिक त्रुटिको कारण फरक परेको देखिएमा नापी अधिकृतले विभागको सहमति लिई त्यस्तो कुरा सुधार गर्न सक्नेछ ।

तर यसरी सुधार गर्दा सरकारी वा सार्वजनिक जग्गासँग जोडिएको जग्गाको हकमा नियम ११ बमोजिमको समितिको सिफारिस समेत हुनु पर्नेछ ।

१८. जग्गामा प्रवेश गर्न सक्ने : ऐन वा नियमावली बमोजिम जग्गा नाप जाँच गर्ने प्रयोजनको लागि विभाग वा यस अन्तर्गतका कार्यालयले खटाएका कर्मचारी वा अनुमति प्राप्त व्यक्ति जुनसुकै जग्गामा प्रवेश गर्न सक्ने छन् ।



१९. क्षतिपूर्ति दिने : ऐनको दफा ९क. बमोजिम नियन्त्रण विन्दु स्थान खडा गर्दा प्रयोग गरिएको जग्गाको मालपोत कार्यालयले रजिष्ट्रेशन प्रयोजनको लागि तोकेको मूल्य बमोजिमको क्षतिपूर्ति विभागले सम्बन्धित जग्गावाला र मोहीलाई दिनेछ ।

परिच्छेद-३

जग्गाको किसिम वर्गीकरण

२०. जग्गाको किसिम वर्गीकरण गर्ने आधार : (१) ऐनको दफा १० बमोजिम जग्गाको किसिम वर्गीकरण गर्ने प्रयोजनको लागि त्यस्तो नाप जाँच गरिने जग्गालाई सो जग्गाको उपयोगको आधारमा देहाय बमोजिम दुई क्षेत्रमा विभाजन गरिनेछ :-

- (क) कृषि क्षेत्र,  
(ख) व्यावसायिक तथा बसोबास क्षेत्र ।

(२) उपनियम (१) बमोजिम क्षेत्र विभाजन गर्न प्रत्येक जिल्लामा देहायका पदाधिकारी भएको एक समिति रहनेछ :-

- (क) प्रमुख जिल्ला अधिकारी - अध्यक्ष  
(ख) सम्बन्धित जिल्ला विकास समितिका सभापतिले तोकेको जिल्ला विकास समितिको सदस्य - सदस्य  
(ग) मालपोत कार्यालयको प्रमुख - सदस्य  
(घ) कर कार्यालयको प्रमुख र निज नभएको अवस्थामा कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख - सदस्य  
(ङ) नापी गोश्वारा कायम रहेको अवस्थामा नापी गोश्वाराको प्रमुख र सो नभएमा नापी शाखाको प्रमुख - सदस्य-सचिव

(३) उपनियम (१) बमोजिम जग्गाको क्षेत्र विभाजन गरिसकेपछि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको प्रतिनिधिको रोहवरमा नापी टोली प्रमुखले अनुसूची-१२ मा दिइएको अङ्कको आधारमा किसिम वर्गीकरण गर्नेछ र त्यसरी वर्गीकरण गरिसकेपछि सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशन गर्नु पर्नेछ ।

२१. जग्गाको किसिम वर्गीकरण सम्बन्धी उजूरी : (१) नियम २० को उपनियम (३) बमोजिम जग्गाको किसिम वर्गीकरण गरिएकोमा सो उपर चित्त नबुझ्ने व्यक्तिले जग्गाको किसिम वर्गीकरण गरेको सूचना प्रकाशन भएको मितिले

(८)

सात दिनभित्र नापी गोश्वरामा उजूरी गर्न सक्नेछ । यसरी परेको उजूरी उपर देहाय बमोजिमको समितिले छानविन गरी निर्णय गर्नेछ र सो समितिले गरेको निर्णय अन्तिम हुनेछ :-

(क) गाउँ विकास समिति क्षेत्रको लागि -

- |  |           |
|--|-----------|
| (१) सम्बन्धित गाउँ विकास समितिको अध्यक्ष | - अध्यक्ष |
| (२) मालपोत अधिकृत                        | - सदस्य   |
| (३) नापी अधिकृत                          | - सदस्य   |

(ख) नगरपालिका क्षेत्रको लागि -

- |                              |           |
|------------------------------|-----------|
| (१) नगरपालिकाको प्रमुख       | - अध्यक्ष |
| (२) मालपोत कार्यालयको प्रमुख | - सदस्य   |
| (३) नापी गोश्वारा प्रमुख     | - सदस्य   |

परिच्छेद-४

जग्गाको नक्सा र सेस्ता अद्यावधिक गर्ने

२२. नक्सा र सेस्ता अद्यावधिक गर्ने : (१) जग्गा नाप जाँच भई तयार भएको कित्ता नापी नक्सा र सेस्ता अद्यावधिक गर्ने काम सम्बन्धित नापी शाखाको हुनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कित्ता नापी नक्सा र सेस्ता बाहेकका अन्य नक्सा र सेस्ता अद्यावधिक गर्ने काम विभागको हुनेछ ।

(३) उपनियम (१) बमोजिम नक्सा र सेस्ता अद्यावधिक गर्दा नापी शाखाले देहाय बमोजिम गर्नु पर्नेछ :-

(क) रजिष्ट्रेशन वा अन्य प्रक्रियाबाट जग्गाको स्वामित्व वा कित्ता परिवर्तन हुन गएमा सोको विवरण कित्ता सेस्ता र अनुसूची-१३ बमोजिमको कित्ता काट सेस्ता (प्लट रजिष्टर) मा समेत जनाउने,

(ख) कुनै जग्गाको प्राकृतिक प्रकोप वा अन्य कुनै कारणले किसिम परिवर्तन भएमा वा कुनै व्यक्ति वा संस्थाबाट जग्गाको किसिम परिवर्तन गर्न अनुरोध भै आएमा र सो व्यहोरा मनासिव देखिएमा जग्गाको किसिम परिवर्तन गरी सेस्ता मिलान गर्न मालपोत कार्यालयमा पठाउने,

(ग) मालपोत कार्यालयबाट पारित लिखत वा अदालतको फैसला बमोजिम कित्ता काट गर्नु परेमा कित्ता काट गरी नक्सामा मसी भर्न लगाई अद्यावधिक राख्ने,

- (घ) नक्सामा कित्ता काट गर्दा वा मसी भर्दा गल्ती हुन गएको देखिएमा सम्बन्धित मालपोत कार्यालयसँग बुझी लिखत बमोजिम आवश्यक सुधार गरी सोको जानकारी सम्बन्धित जग्गाधनी र मालपोत कार्यालयलाई दिने,
- (ङ) एकै ठाउँमा जोडिएका एकै जग्गाधनीको दुई वा दुई भन्दा बढी कित्ता जग्गालाई एउटै कित्तामा मिलान गर्न सम्बन्धित जग्गाधनीले निवेदन दिएमा सम्बन्धित मालपोत कार्यालयसँग बुझी एउटै कित्ता कायम गरी कार्यालयको कित्ता सेस्तामा जनाई सेस्ता मिलान गर्न मालपोत कार्यालयमा लेखी पठाउने,
- (च) क्षेत्रीय कित्तावमा दर्ता बाँकी रहेका जग्गा प्रचलित कानून बमोजिम दर्ता भई जानकारी प्राप्त हुन आए बमोजिम सोको विवरण क्षेत्रीय कित्ताब र कित्ता सेस्ताको कैफियत महलमा जनाउने,
- (छ) स-साना कित्ता जग्गाहरू नक्सामा उल्लिखित मान नाप अनुसार स्पष्ट देखाउन नसकिने अवस्थामा सो भन्दा ठूलो मान नापमा फाइल नक्सा तयार पारी नक्सामा चिन्ह दिई सेस्ता कित्ताबमा सोको विवरणहरू खुलाई बेग्लै फाइलमा राख्ने,
- स्पष्टिकरण : यस खण्डको प्रयोजनको लागि “फाइल नक्सा” भन्नाले मौजुदा नक्सामा स्पष्ट देखाउन नसकिने स-साना कित्ताहरूलाई स्पष्ट देखाउन मौजुदा वा सो भन्दा ठूलो मान नापमा तयार पारिएको बेग्लै फाइल नक्सा सम्झनु पर्छ ।
- (ज) महानिर्देशकले तोकेको क्षेत्रमा सम्बन्धित जग्गावाला, सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाका प्रतिनिधि, उपस्थित संधियारहरू समेतलाई रोहवरमा राखी छुट्याइएको सिमाना अनुसार सीमा चिन्ह खडा गर्न लगाई प्रत्येक कित्ताको वेग्लै नाप सहितको कित्ता नक्सा तयार गर्ने,
- (झ) दुई कित्ताको बीचको साँध सिमाना बाङ्गोटिङ्गो भई सरल ज्यामितीय आकारमा मिलाउन दुबै संधियारबाट माग भएमा क्षेत्रफल फरक नपर्ने गरी मिलाउने ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नापी गोश्वाराले नाप जाँच गरी सेस्ता हस्तान्तरण नगरेको अवस्थामा नक्सा सेस्ता अद्यावधिक गर्ने काम नापी गोश्वाराबाट हुनेछ ।

२३. नक्सा सेस्ता अद्यावधिक गर्ने कार्यमा सहयोग गर्नु पर्ने : (१) यस परिच्छेद बमोजिम नक्सा सेस्ता अद्यावधिक गर्ने कार्यका लागि नगरपालिका, गाउँ विकास समिति तथा सम्बन्धित सरकारी कार्यालयहरूले आफ्नो तर्फबाट भए गरेका निर्माण कार्यको विवरण सहितको जानकारी नापी शाखालाई समयमै उपलब्ध गराई सहयोग गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जानकारी प्राप्त हुन आएपछि कित्ता नापीको नक्सा सम्बन्धित नापी शाखाले र अन्य नक्सा विभागले अद्यावधिक गर्नु पर्नेछ ।

२४. चक्लाबन्दी वा एकीकृत विकास गर्नको लागि नाप जाँच गर्दा क्षेत्रफल घटाउन नपाइने : ऐनको दफा ११ग. बमोजिम नेपाल सरकारले कुनै निजी, सरकारी वा सार्वजनिक जग्गा चक्लाबन्दी वा एकीकृत विकास गर्नको लागि नाप जाँच गर्दा चक्लाबन्दी वा एकीकृत गरिएको क्षेत्रभित्र पर्ने सरकारी वा सार्वजनिक जग्गाको स्थान परिवर्तन भए पनि क्षेत्रफल पहिलेको भन्दा घटाउन पाइने छैन ।

#### परिच्छेद- ५

##### नक्सा प्रकाशन गर्ने र नाप नक्सा गर्न अनुमति दिने

२५. स्वीकृति लिई हवाई सर्वेक्षण, नक्सा प्रकाशन आदि गर्न सक्ने : (१) ऐनको दफा ११घ. बमोजिम नेपाल सरकारका विभिन्न निकाय वा कार्यालयहरूबाट ऐन र यस नियमावली बमोजिम नाप जाँच गर्नेमा बाहेक हवाई सर्वेक्षण गर्न, नेपाल सरकारले स्थापना गरेको नियन्त्रण विन्दुहरू प्रयोग गर्न, नेपाल सरकारले तयार गरेको नक्सा प्रयोग गर्न वा विदेशमा प्रकाशित नक्सा नेपाल भित्र बिक्री गर्न चाहने व्यक्तिले महानिर्देशक समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा देहायका शर्तहरू पालन गर्ने गरी महानिर्देशकले सोको स्वीकृति दिन सक्नेछ :-

- (क) हवाई सर्वेक्षण गर्दा महानिर्देशकले तोकिदिएको क्षेत्र भित्र सीमित रहनु पर्ने,
- (ख) जुन उद्देश्यले नक्सा प्रकाशन गर्न स्वीकृत लिएको हो सो उद्देश्य बाहिर गएर नक्सा प्रकाशन गर्न नहुने,
- (ग) नक्सा उत्पादन गर्नु पूर्व पाण्डुलिपि (म्यानुस्क्रिप्ट) स्वीकृत गराउनु पर्ने,
- (घ) जुन उद्देश्यले नियन्त्रण विन्दु प्रयोग गर्न स्वीकृत लिएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नहुने,
- (ङ) नियम ३२ बमोजिमको नाप नक्सा समितिले तोकेका अन्य शर्तहरू पालना गर्नु पर्ने ।

→ पहिलो संशोधनद्वारा फिर्किएको ।

(३) सरकारी तथा सार्वजनिक खर्चमा भएका नाप नक्सा विभागले तोकेको स्पेसिफिकेशन अनुरूप हुनु पर्नेछ ।

२६. नाप नक्साको अनुमतिपत्र सम्बन्धी व्यवस्था : (१) नियम २८ बमोजिमको योग्यता पुगेको व्यक्तिले वा त्यस्तो योग्यता पुगेको व्यक्ति आवद्ध रहेको संस्थाले ऐनको दफा ११६. बमोजिम नाप नक्साको कार्य गर्न चाहेमा अनुमतिपत्रको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि विभागले सो निवेदन नियम २७ बमोजिमको परीक्षण समिति समक्ष पठाउनेछ र सो समितिले निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त छ भनी सिफारिस गरी पठाएमा विभागले देहायको नाप नक्साको काम गर्न पाउने गरी अनुसूची-१४ को ढाँचामा अनुमतिपत्र दिन सक्नेछ :-

- (क) कित्ता नक्सा र सोको अद्यावधिक गर्ने,
- (ख) इन्जिनियरिङ्ग सभे गर्ने,
- (ग) नेपाल → ..... को आधार नक्सा (बेस म्याप) बाहेकको स्थलरूप नापी गर्ने,
- (घ) थेमाटिक नापी गर्ने ।

(३) उपनियम (२) बमोजिम अनुमतिपत्र लिने व्यक्ति वा संस्थाले त्यस्तो अनुमतिपत्र लिनु पूर्व महानिर्देशकले तोकिए बमोजिमको रकम बैंक ग्यारेण्टी वा जेथा जमानत राख्नु पर्नेछ ।

२७. परीक्षण समिति सम्बन्धी व्यवस्था : (१) नाप नक्साको कार्य गर्न अनुमतिपत्र पाउने व्यक्ति वा संस्थाको उपयुक्तता परीक्षण गरी सिफारिस गर्ने प्रयोजनका लागि परीक्षाको पाठ्यक्रम निर्धारण गर्न र परीक्षा सञ्चालन गर्न देहाय बमोजिमको परीक्षण समिति रहनेछ :-

- (क) विभागका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत मध्येबाट महानिर्देशकले तोकेको एकजना - अध्यक्ष
- (ख) त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थानका सम्बन्धित विषयका प्रतिनिधि एकजना - सदस्य
- (ग) गैर सरकारी पेशागत व्यक्ति वा संस्थाबाट महानिर्देशकले तोकेको दुईजना नापी विशेषज्ञ - सदस्य

→ पहिलो संशोधनद्वारा फिर्किएको ।

(घ) विभाग, योजना शाखाका प्रमुख

- सदस्य सचिव

(२) उपनियम (१) बमोजिमको परीक्षण समितिले आफ्नो कार्यविधि आफै निर्धारण गर्नेछ ।

२८. अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको योग्यता : अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिले सभै विषयमा स्नातक वा गणित विषय लिई वि.एस्सी. वा भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा एक वर्षको नापी तालीम लिएको र सरकारी वा गैर सरकारी क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको हुनु पर्नेछ ।

२९. अनुमतिपत्र दस्तुर : अनुमतिपत्र बापत पाँच हजार रुपैयाँ दस्तुर लाग्नेछ ।

३०. अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नु पर्ने शर्तहरू : (१) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले देहायका शर्तहरू पालन गर्नु पर्नेछ :-

(क) जुन कार्यको लागि अनुमतिपत्र प्राप्त गरेको हो सो कार्य भन्दा बाहिर गएर कार्य नगर्ने,

(ख) प्रचलित कानून र विभागबाट समय समयमा निर्धारित मापदण्ड (नर्म्स) को अधीनमा रहनु पर्ने ।

(२) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले उपनियम (१) विपरीत कुनै कार्य गरेको पाइएमा महानिर्देशकले निजको अनुमतिपत्र अवस्था अनुसार बढीमा छ महिनाको लागि निलम्बन गर्न वा खारेज गर्न सक्नेछ ।

(३) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाको काम कारबाहीबाट नेपाल सरकार वा कुनै व्यक्तिलाई हानी नोक्सानी हुन गएमा महानिर्देशकले अनुमतिपत्र खारेज गरी निजबाट सो हानी नोक्सानी बापतको क्षतिपूर्ति सम्बन्धित पक्षलाई भराई दिन सक्नेछ ।

३१. अनुमतिपत्रको अवधी र नवीकरण : (१) अनुमतिपत्रको अवधि प्रत्येक वर्षको आषाढ मसान्तसम्म बहाल रहनेछ ।

(२) उपनियम (१) बमोजिमको म्याद भुक्तान भएपछि प्रत्येक वर्षको आश्विन मसान्तभित्र नवीकरण दस्तुर वापत एक हजार रुपैयाँ तिरी अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।

(३) उपनियम (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरण गराउन नसकेमा उक्त म्याद समाप्त भएको मितिले तीन महिनाभित्र दोब्बर दस्तुर तिरी अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।

(४) उपनियम (३) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरण गराउन नसकेमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।

परिच्छेद-६

विविध

३२. नाप नक्सा समिति : (१) ऐन र यस नियमावली बमोजिम समय समयमा गरिने नाप नक्सामा एकरूपता कायम गर्न र तयार भएका नाप नक्सा उपर छानविन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन वा त्यस्ता निकायहरु बीच समन्वय समेत गर्न देहाय बमोजिमको एक नाप नक्सा समिति रहनेछ :-

- |     |  |              |
|-----|--|--------------|
| (क) | सचिव, भूमि सुधार तथा व्यवस्था मन्त्रालय                                    | - अध्यक्ष    |
| (ख) | प्रतिनिधि (रा.प. प्रथम श्रेणी), कानून तथा न्याय मन्त्रालय                  | - सदस्य      |
| (ग) | प्रतिनिधि (रा.प. प्रथम श्रेणी), रक्षा मन्त्रालय                            | - सदस्य      |
| (घ) | प्रतिनिधि (रा.प. प्रथम श्रेणी), गृह मन्त्रालय                              | - सदस्य      |
| (ङ) | प्रतिनिधि (रा.प. प्रथम श्रेणी), अर्थ मन्त्रालय                             | - सदस्य      |
| (च) | प्रतिनिधि (रा.प. प्रथम श्रेणी), परराष्ट्र मन्त्रालय                        | - सदस्य      |
| (छ) | त्रिभुवन विश्वविद्यालय, भूगोल शिक्षण समितिका प्रमुख                        | - सदस्य      |
| (ज) | भूमि सुधार तथा व्यवस्था मन्त्रालयले तोकेको सम्बन्धित विषयको विशेषज्ञ एकजना | - सदस्य      |
| (झ) | महानिर्देशक  | - सदस्य-सचिव |

(२) उपनियम (१) को खण्ड (ज) बमोजिम तोकिएको सदस्यको पदावधि दुई वर्षको हुनेछ ।

(३) अध्यक्षले सम्बन्धित विषयका विशेषज्ञलाई उपनियम (१) बमोजिमको समितिको बैठकमा पर्यवेक्षकको रूपमा आमन्त्रण गर्न सक्नेछ ।

(४) उपनियम (१) बमोजिमको समितिको कार्य सम्पादनमा सहयोग पुऱ्याउन सो समितिले आवश्यकता अनुसार प्राविधिक उप-समिति गठन गर्न सक्नेछ ।

(५) उपनियम (१) बमोजिमको समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्न सक्नेछ ।

३३. खर्च असूल गर्ने : कुनै व्यक्ति वा संस्थाले आफ्नो व्यक्तिगत प्रयोजनको निमित्त नाप जाँच गराउँदा वा सीमा चिन्ह राख्दा खर्च स्वरूप देहाय बमोजिमको रकम दाखिला गर्नु पर्नेछ :-

- (क) जग्गाको नाप जाँचको कार्यमा खटिएर जाने कर्मचारी र सहायकले पाउने दैनिक भ्रमण भत्ता बराबरको रकम,
- (ख) कागज, कलम, मसी आदिको लागि खण्ड (क) मा उल्लिखित रकममा पन्ध्र प्रतिशत थप रकम,
- (ग) नाप जाँचको कार्यमा प्रयोग हुने यन्त्र उपकरणको भाडा बापत महानिर्देशकले तोके बमोजिमको रकम ।
३४. दण्ड सजाय गर्ने अधिकारी तोकिएको : (१) ऐनको दफा १२ को उपदफा (१) बमोजिम दण्ड सजाय गर्ने अधिकार सम्बन्धित नापी गोश्वारा वा नापी कार्यालयका प्रमुखलाई हुनेछ ।
- (२) ऐनको दफा १२ को उपदफा (२) वा (४) बमोजिम दण्ड सजाय गर्ने अधिकार सम्बन्धित नापी शाखाका प्रमुखलाई हुनेछ ।
- (३) ऐनको दफा १२ को उपदफा (५) वा (६) बमोजिम दण्ड सजाय गर्ने अधिकार महानिर्देशकलाई हुनेछ ।
३५. अधिकार प्रत्यायोजन : (१) नेपाल सरकारले ऐन र यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये केही अधिकार मूमिसुधार तथा व्यवस्था मन्त्रालय वा विभागलाई प्रत्यायोजन गर्न सक्नेछ ।
- (२) उपनियम (१) बमोजिम विभागले आफूलाई प्राप्त अधिकारहरूमध्ये केही अधिकार नापी गोश्वारालाई प्रत्यायोजन गर्न सक्नेछ ।
३६. निर्देशिका बनाउन सक्ने : ऐन र यस नियमावलीको अधीनमा रही विभागले आवश्यकता अनुसार जग्गा नाप जाँच सम्बन्धी निर्देशिका बनाई लागू गर्न सक्नेछ र त्यस्तो निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
३७. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीका अनुसूचीमा आवश्यकता अनुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।
३८. खारेजी र बचाउ : (१) जग्गा (नाप जाँच) नियमावली, २०३२ खारेज गरिएकोछ ।
- (२) जग्गा (नाप जाँच) नियमावली, २०३२ बमोजिम भए गरेका काम कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेका मानिनेछन् ।

द्रष्टव्य :- केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरण गरिएका शब्दहरू:-  
“श्री ५ को सरकारको” सट्टा “नेपाल सरकार” ।



अनुसूची - १

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार

भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नापी विभाग

..... नं. नापी गोश्वारा

.....नं. नापी टोलीबाट जारी भएको सूचना

मिति ..... देखि ..... गाउँ विकास समिति/  
नगरपालिका भित्रको जग्गा नाप जाँच हुने भएकोले सो गाउँ विकास  
समिति/नगरपालिकामा जग्गा हुने जग्गावाला वा निजको प्रतिनिधि, जग्गा कमाउने  
मोही, संधियारहरुले आ-आफ्नो हक भोगको निस्सा सहित जग्गा नाप जाँच हुँदाको  
समयमा उपस्थित भई आफ्नो जग्गाको साँध सिमाना घुमी देखाई नापी गराउनु होला ।  
नापी हुने विषयमा अरु जानकारी चाहिएमा सम्बन्धित वडामा नापी गर्न खटिएका  
कर्मचारीबाट वा नापी टोली मुकाममा आई बुझ्न सक्नु हुनेछ ।

अनुसूची - २  
(नियम ४ को उपनियम (२) सँग सम्बन्धित)  
नेपाल सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग  
..... नं. नापी गोश्वारा

..... नं. नापी टोलीबाट प्रकाशन गरिएको सूचना

मिति ..... देखि ..... गाउँ विकास समिति/नगरपालिका वडा नं. ... को नाप नक्सा गर्दा जग्गाधनीहरू वा संधियारहरूले देखाए बमोजिम नाप नक्सा भई देहायका व्यक्तिहरूको नामको देहाय बमोजिमका कित्ताहरू यस नापी टोलीबाट नापी भए अनुसार जग्गाधनी र मोहीको नामावली प्रकाशित गरिएकोछ । उक्त नामावलीमा कसैको चित्त नबुझेमा यस टोलीमा सात दिन भित्र लिखित निवेदन गर्नु होला । अन्यथा यसै अनुसार जग्गा दर्ता गरिनेछ ।

जग्गाधनीको नाम, थर र वतन	जग्गाधनीको बाबुको नाम	मोहीको नाम, थर र वतन	कित्ता नं.	क्षेत्रफल	किसिम	जग्गाधनीको हक हिस्सा	कैफियत

अनुसूची - ३  
(नियम ४ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नापी विभाग  
..... नं. नापी गोश्वारा  
..... नं. नापी टोली

जिल्ला :-  
गाउँ विकास समिति/नगरपालिका :-  
वडा नं. :-  
नक्सा सिट नं. :-

क्षेत्रीय किताब

किता नं.	जग्गावालाको			मोहीको			बिरह (घर, बगैँचा, पोखरी आदि)	किसिम		क्षेत्रफल	चौहद्दी				नापी भएको मिति	प्रमाण संकेत	दर्ता गर्नेको नाम र दस्तखत	कैफियत
	नाम, थर, वतन, बाबु र बाजेको नाम	व्यहोरा	सही छाप	नाम, थर, वतन, बाबु र बाजेको नाम	व्यहोरा	सही छाप		कृषि क्षेत्र	व्यवसायिक तथा बसोबास क्षेत्र		पु.	प.	उ.	द.				

.....  
गाउँ विकास समिति वा  
नगरपालिकाका सदस्यको दस्तखत

.....  
अमीनको दस्तखत

.....  
नापी निरीक्षकको दस्तखत

.....  
टोली प्रमुखको दस्तखत

अनुसूची - ४  
 (नियम ४ को उपनियम (४) सँग सम्बन्धित)  
 नेपाल सरकार  
 भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
 नापी विभाग  
 ..... नं. नापी गोश्वारा  
 ..... नं. नापी टोली

जिल्ला :-  
 गाउँ विकास समिति/नगरपालिका :-  
 वडा नं. :-  
 नक्सा सिट नं. :-

क्षेत्रीय किताब

जमीनको किता नम्बर	जमीन तल्लावालाको नाम, थर र वतन	सम्बन्धित तल्लावालाको वा तल्लाका भागका धनीको		तल्ला (जमीन तल्ला, पहिलो तल्ला आदि)	तल्लाको विवरण		किसिम		नापी भएको मिति	प्रमाण संकेत	दर्ता गर्नेको नाम र दस्तखत	कैफियत
		नाम, थर, वतन, बाबु र बाजेको नाम समेत	सहीछाप		नाप	अरु विवरण	कृषि क्षेत्र	बसोबास तथा व्यवसायिक क्षेत्र				

.....  
 गाउँ विकास समिति वा  
 नगरपालिकाका सदस्यको दस्तखत

.....  
 अमीनको दस्तखत

.....  
 नापी निरीक्षकको दस्तखत

.....  
 टोली प्रमुखको दस्तखत

अनुसूची - ५  
(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)

श्री .....

.....

.....

विषय :- भूल सुधार गरी दर्ता गरी पाउँ ।

महोदय,

..... नगरपालिका/गाउँ विकास समितिको नाप नक्सा  
..... नं. नापी टोलीबाट भई मिति ..... मा प्रकाशित सूचनामा मेरा  
निम्न कित्ताहरूमा निम्न बमोजिम हुनु पर्नेमा सो नभई भूल भएकोले सुधार गरी मेरा  
नाउँमा दर्ता गरी पाउन रु. ५१- को टिकट टाँसी निवेदन गर्दछु ।

गाउँ विकास समिति/ नगरपालिका	वडा नं.	नक्सा सिट नं.	कित्ता नं.	भएको व्यहोरा	हुनु पर्ने व्यहोरा	कैफियत

उल्लिखित व्यहोरा ठीक साँचो छ, भुट्टा ठहरे कानून बमोजिम सहूला बुझाउँला ।

निवेदक

निवेदकको,-

दस्तखत:-

नाम, थर:-

वतन:-

बाबुको नाम:-

मिति:-

अनुसूची - ६  
(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)  
नेपाल सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग  
..... नं. नापी गोश्वारा

.....नं. नापी टोलीबाट दोस्रो पटक जारी गरिएको पन्ध्र दिने सूचना

मिति ..... देखि ..... गाउँ विकास समिति/  
नगरपालिकाको नाप जाँचको काम शुरु भएकोमा ऐनको दफा ६ को उपदफा (१) तथा  
जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम ३ को उपनियम (१) बमोजिम सूचना  
दर्ता पनि आफ्नो सबूद प्रमाण साथ जग्गाधनीहरूले दर्ता गराउन नआएकोले देहाय  
बमोजिमका कित्ताहरूको जग्गाधनी थाहा नभई क्षेत्रीय किताब (फिल्डबुक) खाली  
रहेकोले सम्बन्धित कित्ताका जग्गाधनीहरूले आफ्नो सबूद प्रमाण साथ आफैँ उपस्थित  
भई वा आफ्नो प्रतिनिधि पठाई यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र जग्गा  
दर्ता गराउनु होला । जग्गा दर्ता गराउन सम्बन्धित जग्गाधनी उपस्थित नभएमा वा  
प्रतिनिधि पनि नपठाएमा मौजुदा सेस्तामा भएको विवरण भिडाई सम्बन्धित वडा  
समितिका प्रतिनिधिको रोहबरमा जग्गा दर्ता गरी दर्ता सेस्ता तयार गरिनेछ ।

वडा नं.    नक्सा सिट नं.    कित्ता नं.    क्षेत्रफल    किसिम    कैफियत

अनुसूची - ७  
(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)  
नेपाल सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग  
..... नं. नापी गोश्वारा  
..... नं. नापी टोली

जग्गाको क्षेत्रफल सम्बन्धी विवरण

जिल्ला :-

गाउँ विकास समिति / नगरपालिका,-

वडा नं. :-

नक्सा सिट नं.:-

क्रमा नम्बर	अमीन (क)	अमीन (ख)	पहिलो फरक	निरीक्षक (पहिलो)	दोस्रो फरक	निरीक्षक (दोस्रो)	तेस्रो फरक	अन्तिम	कैफियत
	हेक्टर वर्गमिटर	हेक्टर वर्गमिटर	हेक्टर वर्गमिटर	हेक्टर वर्गमिटर	हेक्टर वर्गमिटर	हेक्टर वर्गमिटर	हेक्टर वर्गमिटर	हेक्टर वर्गमिटर	

अमीन (क)

अमीन (ख)

निरीक्षक (पहिलो)

निरीक्षक (दोस्रो)

टोली प्रमुख

अनुसूची - ८  
 (नियम १४ को उपनियम (१) सँग सम्बन्धित)  
 नेपाल सरकार  
 भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
 नापी विभाग  
 ..... नं. नापी गोश्वारा

कित्ता शेस्ता


जिल्ला : गाउँ विकास समिति / नगरपालिका:	चौहददी				कित्ता नम्बर:- क्षेत्रफल:- विरह:-
	पु.	प.	उ.	द.	
वडा नम्बर :					किसिम:-
नक्सा सिट नं. :-					हकहिस्सा:-
जग्गाधनीको नाम, थर, वतन, बाबु र बाजेको नाम	मोहीको नाम, थर, वतन		कसरी प्राप्त भएको हो सो को विवरण		प्रमाणित गर्नेको दस्तखत र मिति:-



अनुसूची - ९  
(नियम १४ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नापी विभाग  
..... नं. नापी गोश्वारा  
जग्गाधनी दर्ता सेस्ता



जग्गाधनी नं.:-

प्रमाणित गर्नेको दस्तखत  
(फोटोमा समेत पर्ने गरी)

जग्गाधनीको:

नाम, थर:-

वतन:- अञ्चल ..... जिल्ला .....

गाउँ विकास समिति / नगरपालिका, .....

वडा नं. ....

बाबु / पतिको नाम:-


बाजे / ससुराको नाम:-

नागरिकता नं. र मिति:-

नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यालय:-

जग्गाधनीको दस्तखत:-

जग्गाधनीको औठा छाप



दायाँ वायाँ

जग्गाको विवरण :-


जिल्ला	गाउँ विकास समिति नगरपालिका	वडा नं.	नक्सा सिट नं.	कित्ता नं.	विरह (घर, आवादी, पोखरी, पर्ति आदि)	जग्गा धनीको हक जिम्मा	मोहीको नाम थर वतन र बाबु बाजेको नाम	किसिम		जग्गाको क्षेत्रफल (हेक्टर/वर्गमिटर)	प्रमाण संकेत	कैफियत	सम्बन्धित कर्मचारीको दस्तखत र मिति	
								कृषि क्षेत्र	व्यावसायिक तथा बसोबास क्षेत्र				तयार गर्ने	प्रमाणित गर्ने
							जम्मा क्षेत्रफल							

अनुसूची - १०  
(नियम १४ को उपनियम (२) सँग सम्बन्धित)

नेपाल सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नापी विभाग  
..... नं. नापी गोश्वारा

जग्गाधनी दर्ता प्रमाण-पूजा



जग्गाधनी नं.:-

प्रमाणित गर्नेको दस्तखत  
(फोटोमा समेत पर्ने गरी)

जग्गाधनीको:

नाम, थर :-

वतन :- अञ्चल ..... जिल्ला .....

गाउँ विकास समिति / नगरपालिका .....

वडा नं. ....

बाबु / पतिको नाम :-


बाजे / ससुराको नाम :-

नागरिकता नं. र मिति :-

नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यालय :-

जग्गाधनीको दस्तखत :-

जग्गाधनीको औठा छाप



दायाँ वायाँ

जग्गाको विवरण

जग्गाधनीको नाम:-

जग्गाधनी नम्बर:-

जिल्ला	गाउँ विकास समिति/ नगरपालिका	वडा नं.	नक्सा सिट नं.	कित्ता नं.	मोठ नं. पाना नं.	विरह (घर, आवादी, पोखरी आदी)	जग्गा धनीको हक हिस्सा	मोहीको नाम, थर र नागरिकता नम्बर	किसिम		क्षेत्रफल (हेक्टर / वर्गमिटर)	प्रमाण संकेत	कैफियत	प्रमाणित गर्नेको दस्तखतर मिति
									कृषि क्षेत्र	व्यावसायिक तथा बसोबास क्षेत्र				

धितो रहेको जग्गाको विवरण

जग्गाधनीको नाम:-

जग्गाधनी नम्बर:-

धितो रहेको जग्गाको						धितो लिने कार्यालय	ऋण रकम	धितो लिने अधिकृतको दस्तखत र मिति	धितो लिने कार्यालयको छाप	फुक्वा मिति	कैफियत	फुक्वा गर्ने अधिकृतको दस्तखत र मिति
जिल्ला	गाउँ विकास समिति/ नगरपालिका	वडा नं.	कित्ता नं.	नक्सा सिट नं.	क्षेत्रफल							

जग्गाधनीको अन्यत्र भएको जग्गाको विवरण

जग्गाधनीको नाम:-

जग्गाधनी नम्बर:-

जिल्ला	गाउँ विकास समिति / नगरपालिका	वडा नं.	कित्ता नं.	नक्सा सिट नं.	क्षेत्रफल	कैफियत


ध्यान दिनु पर्ने कुराहरु

१. प्रत्येक आर्थिक वर्षको माघ मसान्तसम्ममा मालपोत बुझाएमा बुझाउनु पर्ने मालपोतमा पाँच प्रतिशत छुट दिइनेछ ।
२. मालपोत प्रत्येक आर्थिक वर्ष जेष्ठ मसान्तसम्ममा बुझाई सक्नु पर्छ ।
३. मालपोत नबुझाएमा जग्गा रोकका हुन सक्छ ।
४. प्रत्येक आर्थिक वर्षको असार पन्ध्र गतेसम्ममा मालपोत बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्ने र असार पन्ध्र पछि लिलाम बिक्री हुनु अघि मालपोत बुझाएमा मालपोतको वार्षिक दश प्रतिशत थप शुल्क लाग्नेछ ।
५. म्यादभित्र मालपोत नबुझाएमा जग्गा लिलाम बिक्री हुन सक्छ ।
६. जग्गा धितो दिँदा जग्गाधनी दर्ता प्रमाण पूर्जा बुझाउनु पर्दैन । धितो लिने कार्यालयले धितो रहेको जग्गाको विवरण यसै जग्गाधनी दर्ता प्रमाण पूर्जामा उल्लेख गरी सो जग्गाधनी दर्ता प्रमाण पूर्जा जग्गावालालाई नै दिनेछ ।
७. यो जग्गाधनी दर्ता प्रमाण पूर्जालाई सुरक्षित राख्नु होला । जग्गाधनी दर्ता प्रमाणपूर्जा हराएमा, चोरी भएमा वा नासिएमा तुरुन्त सम्बन्धित मालपोत कार्यालयमा लिखित जानकारी दिनु होला ।

अनुसूची - ११  
(नियम १४ को उपनियम (३) सँग सम्बन्धित)  
नेपाल सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय

नापी विभाग  
..... नं. नापी गोश्वारा

जग्गाधनी दर्ता प्रमाण-पूर्जा



जग्गाधनी नं.:-

प्रमाणित गर्नेको दस्तखत  
(फोटोमा समेत पर्ने गरी)

जग्गाधनीको:

नाम, थर:-

वतन:- अञ्चल ..... जिल्ला .....

गाउँ विकास समिति / नगरपालिका .....

वडा नं. ....

बाबु / पतिको नाम:-


बाजे / ससुराको नाम:-

नागरिकता नं. र मिति:-

नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यालय:-

जग्गाधनीको दस्तखत:-

जग्गाधनीको औठा छाप



दायाँ

वायाँ

जग्गाको विवरण

जग्गाधनीको नाम :-

जग्गाधनी नम्बर :-

जिल्ला	गाउँविकास समिति / नगरपालिका	वडा नं.	नक्सा सिट नं.	कित्ता नं.	जमीन तल्लाको		जमीन तल्लावाला को नाम, थर र वतन	कूल तल्ला संख्या	तल्लाको विवरण			तल्लावाला को हक हिस्सा	मोठ पाना नं.	प्रमाण संकेत	कैफियत	प्रमाणित गर्नेको दस्तखत र मिति	
					किसिम	कि.नं.			पहिलो दोश्रो आदि	नाँप (वर्ग मिटरमा)	अरु विवरण						



धितो रहेको जग्गाको विवरण

जग्गाधनीको नाम:-

जग्गाधनी नम्बर:-

धितो रहेको जग्गाको						धितो लिने कार्यालय	ऋण रकम	धितो लिने अधिकृतको दस्तखत र मिति	धितो लिने कार्यालयको छाप	फुकुवा मिति	कैफियत	फुकुवा गर्ने अधिकृतको दस्तखत र मिति
जिल्ला	गाउँ विकास समिति/ नगरपालिका	वडा नं.	कित्ता नं.	नक्सा सिट नं.	क्षेत्रफल							

जग्गाधनीको अन्यत्र भएको जग्गाको विवरण

जग्गाधनीको नाम:-

जग्गाधनी नम्बर:-

जिल्ला	गाउँ विकास समिति/नगरपालिका	वडा नं.	कित्ता नं.	नक्सा सिट नं.	क्षेत्रफल	कैफियत

ध्यान दिनु पर्ने कुराहरु

१. प्रत्येक आर्थिक वर्षको माघ मसान्तसम्ममा मालपोत बुझाएमा बुझाउनु पर्ने मालपोतमा पाँच प्रतिशत छुट दिइनेछ ।
२. मालपोत प्रत्येक आर्थिक वर्ष जेष्ठ मसान्तसम्ममा बुझाई सक्नु पर्छ ।
३. मालपोत नबुझाएमा जग्गा रोक्का हुन सक्छ ।
४. प्रत्येक आर्थिक वर्षको असार पन्ध्र गतेसम्ममा मालपोत बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्ने र असार पन्ध्र पछि लिलाम बिक्री हुनु अघि मालपोत बुझाएमा मालपोतको वार्षिक दश प्रतिशत थप शुल्क लाग्नेछ ।
५. म्यादभित्र मालपोत नबुझाएमा जग्गा लिलाम बिक्री हुन सक्छ ।
६. जग्गा धितो दिँदा जग्गाधनी दर्ता प्रमाण पूर्जा बुझाउनु पर्दैन । धितो लिने कार्यालयले धितो रहेको जग्गाको विवरण यसै जग्गाधनी दर्ता प्रमाण पूर्जामा उल्लेख गरी सो जग्गाधनी दर्ता प्रमाण पूर्जा जग्गावालालाई नै दिनेछ ।
७. यो जग्गाधनी दर्ता प्रमाण पूर्जालाई सुरक्षित राख्नु होला । जग्गाधनी दर्ता प्रमाणपूर्जा हराएमा, चोरी भएमा वा नासिएमा तुरुन्त सम्बन्धित मालपोत कार्यालयमा लिखित जानकारी दिनु होला ।

अनुसूची-१२

(नियम २० को उपनियम (३) सँग सम्बन्धित)

जग्गाको वर्गीकरण गर्दा देहायको क्षेत्रलाई देहाय बमोजिम अङ्क दिइनेछ :-

(क)	कृषि क्षेत्र - ५० अङ्क	
(१)	सिंचाई सुविधा - १० अङ्क	
	(अ) अटुट सिंचाई सुविधा भएको -	१० अङ्क
	(आ) आंशिक सिंचाई सुविधा भएको -	७ अङ्क
	(इ) आकासे पानीमा भर पर्नुपर्ने -	३ अङ्क
	(ई) सुख्खा -	१ अङ्क
(२)	बाटोको सुविधा - ८ अङ्क	
	(अ) मूल सडक -	८ अङ्क
	(आ) कच्ची सडक -	६ अङ्क
	(इ) घोडेटो -	४ अङ्क
	(ई) गोरेटो -	२ अङ्क
	(उ) बाटो सुविधा नभएको -	१ अङ्क
(३)	बाली - ४ अङ्क	
	(अ) एकभन्दा बढी बाली लाग्ने -	४ अङ्क
	(आ) एक बाली लाग्ने -	२ अङ्क
(४)	माटोको प्रकार - १० अङ्क	
	(अ) असल मलिलो -	१० अङ्क
	(आ) डुमट -	८ अङ्क
	(इ) ढाप -	५ अङ्क
	(ई) बलौटे -	३ अङ्क
	(उ) दुङ्गयान -	२ अङ्क
(५)	समुन्द्र सतहदेखि जग्गाको उचाई - ६ अङ्क	
	(अ) समुन्द्र सतहदेखि ५०० मिटरसम्म -	६ अङ्क
	(आ) समुन्द्र सतहदेखि ५०० मिटरभन्दा माथि १००० मिटरसम्म -	५ अङ्क
	(इ) समुन्द्र सतहदेखि १००० मिटरभन्दा माथि २००० मिटरसम्म -	४ अङ्क
	(ई) समुन्द्र सतहदेखि २००० मिटरभन्दा माथि ३००० मिटरसम्म -	३ अङ्क
	(उ) समुन्द्र सतहदेखि ३००० मिटरभन्दा माथि -	१ अङ्क
(६)	कृषि बजार सुविधा - ४ अङ्क	
	(अ) मील र किनमेल केन्द्रदेखि ५ कि. मि. सम्म -	४ अङ्क
	(आ) मील र किनमेल केन्द्रदेखि ५ कि. मि. माथि १० कि.मि.सम्म -	२ अङ्क
	(इ) सो भन्दा माथि -	१ अङ्क

(७)	जग्गाको बनावट - ८ अङ्क	
	(अ) समतल -	८ अङ्क
	(आ) टारी गद्दा -	५ अङ्क
	(इ) भीरालो गद्दा नभएको -	३ अङ्क
	(ई) साढै भीरालो -	१ अङ्क
(ख)	व्यवसायिक तथा बसोबास क्षेत्र - ५० अङ्क	
(१)	बाटोको सुविधा - १० अङ्क	
	(अ) मूल सडक -	१० अङ्क
	(आ) सहायक सडक -	८ अङ्क
	(इ) शाखा सडक -	६ अङ्क
	(ई) विकास सडक -	४ अङ्क
	(उ) गल्ली बाटो -	२ अङ्क
	(ऊ) गोरेटो -	१ अङ्क
	(ए) बाटो सुविधा नभएको -	० अङ्क
(२)	पानीको सुविधा - १० अङ्क	
	(अ) व्यक्तिगत धारा सुविधा -	१० अङ्क
	(आ) सार्वजनिक धारा सुविधा -	५ अङ्क
	(इ) प्राकृतिक स्रोत (खोला, इनार, कुवा, ट्यूबेल)	
	(१) १ कि. मि. सम्म -	२ अङ्क
	(२) १ कि.मि. भन्दा माथि ३ कि.मि.सम्म -	१ अङ्क
	(३) ३ कि.मि. भन्दा टाढा -	० अङ्क
(३)	विद्युत सुविधा - ८ अङ्क	
	(अ) अटुट सुविधा -	८ अङ्क
	(१) औद्योगिक -	८ अङ्क
	(२) आंशिक औद्योगिक -	४ अङ्क
	(आ) आंशिक सुविधा -	३ अङ्क
	(इ) विद्युत सुविधा नभएको -	० अङ्क
(४)	जग्गाको अवस्थिति (व्यापार व्यवसाय केन्द्र, स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्रको सामीप्य) - ८ अङ्क	
	(अ) स्वास्थ्य -	२ अङ्क
	(आ) शिक्षा -	२ अङ्क
	(इ) व्यापारिक -	२ अङ्क
	(ई) प्रशासनिक -	२ अङ्क

द्रष्टव्य : काठमाण्डौ उपत्यका बाहेक अन्य क्षेत्रको लागि उपयुक्त सुविधा १० कि. मि. भित्र सम्मकोलाई मानिनेछ ।

- (५) यातायात सुविधा - ५ अङ्क
- (अ) सार्वजनिक यातायात सुविधा भएको - ५ अङ्क
- (आ) आंशिक सुविधा भएको - २ अङ्क
- (इ) सुविधा नभएको - ० अङ्क
- (६) संचार सुविधा - ४ अङ्क
- (अ) टेलिफोन सुविधा भएको - ४ अङ्क
- (आ) नभएको - ० अङ्क
- (७) ढलको सुविधा - ३ अङ्क
- (अ) सार्वजनिक ढल सुविधा - ३ अङ्क
- (आ) नभएको - ० अङ्क
- (८) अस्थायी बसोबासको प्रकृति - २ अङ्क
- (अ) पूर्णकालीन - २ अङ्क
- (आ) अल्पकालीन - १ अङ्क
२. माथि उल्लिखित अङ्कको आधारमा देहायको क्षेत्रको जग्गालाई देहाय बमोजिम वर्गीकरण गरिनेछ :-
- (अ) कृषि क्षेत्रको लागि -
- १क वर्ग - ४६ अङ्कदेखि ५० अङ्कसम्म
- १ख वर्ग - ३६ अङ्कदेखि ४५ अङ्कसम्म
- १ग वर्ग - २६ अङ्कदेखि ३५ अङ्कसम्म
- १घ वर्ग - १६ अङ्कदेखि २५ अङ्कसम्म
- १ङ वर्ग - १ अङ्कदेखि १५ अङ्कसम्म
- (आ) व्यावसायिक तथा बसोबास क्षेत्रको लागि -
- २ क - ४१ अङ्कदेखि ५० अङ्कसम्म
- २ ख - ३१ अङ्कदेखि ४० अङ्कसम्म
- २ ग - २१ अङ्कदेखि ३० अङ्कसम्म
- २ घ - ११ अङ्कदेखि २० अङ्कसम्म
- २ ङ - १ अङ्कदेखि १० अङ्कसम्म

स्पष्टीकरण : वर्गीकरणको प्रयोजनको लागि -

- (क) “कृषि क्षेत्र” भन्नाले कृषि उत्पादन (अन्न बाली, नगदेबाली, बागवानी आदि) पशुपालन, निजी जग्गामा भएका वृक्षारोपण वा वनबाटिका समेत भएका जग्गाहरूलाई जनाउँछ ।
- (ख) “व्यावसायिक तथा बसोबास क्षेत्र” भन्नाले विभिन्न उद्योग व्यापार शिक्षा, स्वास्थ्य, संचार र मनोरञ्जन आदि व्यवसाय संचालन हुने तथा सबै किसिमको बसोबास क्षेत्रलाई जनाउँछ ।

अनुसूची-१३  
(नियम २२ को उपनियम (३) को खण्ड (क) सँग सम्बन्धित)  
नेपाल सरकार  
भूमि सुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग  
..... नं. नापी गोश्वारा/नापी शाखा


कित्ताकाट सेस्ता (प्लट रजिष्टर)

कित्ता नं.	क्षेत्रफल (हेक्टर/वर्गमिटर)	चौहद्दी				नापी क्रमसंख्या र मिति	दर्ता गर्ने अधिकारी, क्रमसंख्या र मिति	साविक कि.नं./नयाँ कायम भएको कि.नं.	फायल नक्सा भए फायल नक्सा नं.	कित्ता नक्सा भए कित्ता नक्सा नं.	दिने व्यक्तिको नाम, थर, वतन र सम्भव भए नागरिकता नं. समेत	लिने व्यक्तिको नाम, थर, वतन र सम्भव भए नागरिकता नं. समेत	सम्बन्धित कर्मचारीको दस्तखत			कैफियत
		पू.	प.	उ.	द.								कित्ताकाट गर्ने (जमीन)	चेक गर्ने (नापी निरीक्षक)	प्रमाणित गर्ने (कार्यालय प्रमुख)	

नोट : साविक कित्ता भन्नाले कित्ताकाट हुने कित्तालाई जनाउँछ ।

अनुसूची - १४  
(नियम २६ को उपनियम (२) सँग सम्बन्धित)  
नेपाल सरकार  
भूमिसुधार तथा व्यवस्था मन्त्रालय  
नापी विभाग

नाप नक्सा गर्ने अनुमतिपत्र



फोटो प्रमाणित गर्नेको दस्तखत  
(फोटोमा समेत पर्ने गरी)

अनुमतिपत्रको क्रमाङ्क:-

जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम २१ बमोजिम गठित परीक्षण समितिको मिति ..... को सिफारिशमा देहायको व्यक्तिलाई जग्गा (नाप जाँच) ऐन, २०१९ र जग्गा (नाप जाँच) नियमावली, २०५८ मा तोकिएका शर्तहरू पालना गर्ने गरी मिति ..... मा देहायको नाप नक्साको काम गर्न पाउने गरी यो अनुमतिपत्र जारी गरिएको छ ।

अनुमति प्राप्त व्यक्तिको विवरण

नाम थर:-

वतन:- जिल्ला:- गा.वि.स./नगरपालिका ..... वडा नं. ....

नागरिकता प्रमाणपत्र नं. र मिति :-

नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालय :-

बाबुको नाम:-

दस्तखत:-

अनुमति प्राप्त नाप नक्सा सम्बन्धी कामहरू

प्रमाणपत्र जारी गर्ने अधिकारीको,-

नाम:

दर्जा:

दस्तखत:

मिति:

नवीकरण

मिति	नवीकरण गरिएको अवधि		दस्तुर बुझाएको भौचर नं. र मिति	नवीकरण गर्नेको दस्तखत र कार्यालयको छाप	कैफियत
	देखि	सम्म			

नोट :- यो अनुमतिपत्र प्रत्येक वर्षको आश्विन मसान्तभित्र नवीकरण गर्नु पर्नेछ ।